


टीम नर्थ योर्कशायरको भाग बन्नुहोस्

सुरक्षति यात्रा गर्नुहोस्

- तपाईंले सार्वजनिक यातायातमा र पसलहरूमा मास्क प्रयोग पर्छ ।
- नियमित रूपमा तपाईंको हात धुनुहोस् वा सेनटाइज गर्नुहोस् ।
- जहाँ सम्भव छ त्यहाँ २ मटर दूरी राख्नुहोस् । 
- नर्थ योर्कशायरमा सबैलाई सुरक्षति राख्न तपाईंको भूमिका खेलनुहोस् ।

STAY SAFE
IN NORTH YORKSHIRE

यदी तपाईंलाई ज्वरो, खोकी या सुंघने क्षमतामा बदलाव, स्वादमा परिवर्तन जस्ता लक्षणहरु देखापरेमा या छन् भने " टेस्ट" अर्थात् परीक्षण को लागि यहाँ www.northyorks.gov.uk/TestandTrace बूक गर्नुहोस र घरमा आफुलाई सेल्फ आइसोलेट गर्नुहोस् ।